

मेलम्ची नगरपालिका शिक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक

प्रस्तावना : मेलम्ची नगरपालिका शिक्षा ऐनलाई संशोधन गर्न बान्छनीय भएकोले ,

नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी मेलम्ची नगरपालिकाको नगरसभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ** : (१) यस ऐनको नाम “मेलम्ची नगरपालिका शिक्षा (पहिलो संशोधन) ऐन, २०७६” रहेको छ ।

(२) यो ऐन स्थानीय राजपत्रमा प्रकाशन भएको मितिदेखि प्रारम्भ हुनेछ ।

२. **मेलम्ची नगरपालिका शिक्षा ऐन, २०७५ मा दफा १४क. थप** : मेलम्ची नगरपालिका शिक्षा ऐन, २०७५ (यस पछि “मूल ऐन” भनिएको) को दफा १४ पछि देहायको दफा १४क. थपिएको छ :-

“१४क. **अतिरिक्त कक्षा सञ्चालनको लागि अनुमति लिनुपर्ने** : (१) नगरपालिका क्षेत्रभित्र कोचिङ्ग क्लास, भाषा शिक्षण कक्षा, निजी क्षेत्रमा शिक्षण प्रशिक्षण सम्बन्धी कक्षा लगायतका अतिरिक्त कक्षा सञ्चालन गर्दा नगरपालिकाबाट अनुमति लिनुपर्नेछ ।

(२) उपदफा (१) बमोजिम अनुमति लिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।”

३. **मूल ऐनको दफा २१ मा संशोधन** : मूल ऐनको दफा २१ को उपदफा (१) को,-

(१) खण्ड (च) को सट्टा देहायको खण्ड (च) राखिएको छ :-

“(च) सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूमध्येबाट नगर शिक्षा समितिले मनोनीत गरेको एक जना —सदस्य”

(२) खण्ड (च) पछि देहायको खण्ड (च१) र (च२) थपिएको छ :-

“(च१) समाजसेवी वा शिक्षा प्रेमीहरूमध्येबाट कम्तीमा एकजना महिला सहित नगर शिक्षा समितिले मनोनीत गरेको दुई जना — सदस्य

(च२) नगरमा सञ्चालित सामुदायिक विद्यालयहरूमध्येबाट आधारभूत तथा माध्यमिक तहको प्रधानाध्यापकको प्रतिनिधित्व हुने गरी नगर शिक्षा समितिले मनोनीत गरेको दुई जना — सदस्य”

४. **मूल ऐनको दफा ३२ मा संशोधन** : मूल ऐनको दफा ३२ को,-

(१) उपदफा (१) को,-

(क) खण्ड (क), (ख) र (ग) को सट्टा देहायको खण्ड (क), (ख) र (ग) राखिएको छ :-

“(क) विद्यालयका अभिभावकहरूले छनोट गरेको एकजना — अध्यक्ष

(ख) विद्यालयका अभिभावकहरूमध्येबाट छनोट भएका महिला, दलित, जनजाति र अल्पसङ्ख्यकहरूबाट कम्तीमा दुईजना महिला सहित चार जना — सदस्य

(ग) विद्यालयका शिक्षकहरूमध्येबाट उपलब्ध भएसम्म सोही विद्यालयको अभिभावक समेत रहेको शिक्षक प्रतिनिधि एक जना — सदस्य”

(ख) खण्ड (ग) पछि देहाय खण्ड (ग१) थपिएको छ :-

“(ग१) सम्बन्धित वडाको वडा समितिले तोकेको एक जना — सदस्य”

(ग) खण्ड (घ) र (ङ) को सट्टा देहायको खण्ड (घ) र (ङ) राखिएको छ :-

(घ) समाजसेवी तथा शिक्षाप्रेमीमध्येबाट वडा शिक्षा समितिले मनोनीत गरी

पठाएको एक जना महिला सहित दुई जना

— सदस्य

(ङ) वडा समितिले तोकेको समाजसेवी, शिक्षाप्रेमी तथा चन्दा दाताहरूमध्येबाट

एक जना

— सदस्य”

(४) उपदफा (२) को सट्टा देहायको उपदफा (२) राखिएको छ :-

“(२) उपदफा (१) बमोजिमको समितिमा विद्यालयस्तरीय बालक्लबले छनौट गरी पठाएको एक जना बालक र एक जना बालिका गरी दुई जना आमन्त्रित सदस्य रहनेछन् । साथै प्राविधिक विषय अध्ययन गराउने माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिले नगरपालिकास्तरका उद्योग तथा वाणिज्य महासङ्घका एक जना प्रतिनिधि सदस्य मनोनयन गर्नेछ ।”

८. मूल ऐनको दफा ३२ मा संशोधन : मूल ऐनको दफा ३२ उपदफा (१५) को खण्ड (ङ) पछि देहाएको उपदफा (च) थप गरिएको छ :-

“(च) अध्यक्षको हकमा विद्यालय जुन तहमा सञ्चलन छ सोही तहको शैक्षिक योग्यता हासिल भएको हुनुपर्ने,

तर त्यस्तो योग्यता भएको व्यक्ति उपलब्ध हुन नसकेमा सो भन्दा कम शैक्षिक योग्यता भएको व्यक्ति पनि अध्यक्षका लागि योग्य हुन सक्नेछ । साथै, निर्वाचित जनप्रतिनिधि, शिक्षक, कर्मचारी, एवं अन्य संगठित संघसस्थाको कार्यकारीणी समितिमा रहेका व्यक्तिहरू अध्यक्ष पदमा छनौट हुन पाउने छैनन् ।”

९. मूल ऐनको दफा ४२ मा संशोधन : मूल ऐनको दफा ४२ को उपदफा २ को सट्टा देहायको उपदफा (२) राखिएको छ :-

“(२) प्रधानाध्यापकको लागि आवश्यक योग्यता : प्रधानाध्यापक हुनको लागि आवश्यक योग्यता तोकिए बमोजिम हुनेछ ।”

प्रमाणीकरण

मिति

:

२०७६/०३/२७

आज्ञाले

देवि प्रसाद थपलिया
प्रमुख प्रशासकीय अधिकृत